

Unaudited Financial Results (Quarterly)

4th Quarter ended of Fiscal Year 2081/82

NPR. in '000'

Statement of Financial Position	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Quarter Ending
Assets			
Cash and Cash Equivalent	85,458	47,168	66,512
Due from NRB	221,518	338,416	792,925
Placements with BFIs	4,710,000	4,710,000	2,960,000
Loan and Advances	24,809,387	24,501,046	20,864,986
Investments Securities	11,504,721	6,879,779	3,574,011
Investment in Subsidiaries and Associates	-	-	-
Property and Equipment	59,226	62,124	76,144
Goodwill and intangible Assets	530	1,304	1,732
Other Assets	21,157	19,782	39,024
Total Assets	41,411,997	36,559,619	28,375,334
Capital and Liabilities			
Paid up Capital	21,600,000	21,600,000	21,600,000
Reserves and surplus	4,077,103	3,847,583	2,923,024
Deposits	7,689,896	7,785,403	829,856
Borrowings	-	-	-
Bond and Debenture	7,266,320	2,283,558	2,282,779
Other liabilities and provisions	778,678	1,043,076	739,675
Total Capital and Liabilities	41,411,997	36,559,619	28,375,334
Statement of Profit or Loss	Up to this Quarter	Up to Previous Quarter	Up to Corresponding Previous Year Quarter
Interest income	2,469,017	1,848,008	2,784,041
Interest expense	569,159	366,126	233,596
Net interest income	1,899,858	1,481,882	2,550,445
Fee and commission income	21,150	13,403	11,822
Fee and commission expense	53	37	84
Net fee and commission income	21,097	13,366	11,738
Other operating income	-	-	-
Total operating income	1,920,955	1,495,248	2,562,183
Impairment charge/(reversal) for loans and other losses	(44,284)	(28,130)	310,848
Net operating income	1,965,239	1,523,378	2,251,335
Personnel expenses	253,199	192,963	287,597
Other operating expenses	71,832	44,712	63,352
Operating profit	1,640,208	1,285,703	1,900,38
Non-operating income/expense	164	255	439
Profit before tax	1,640,044	1,285,958	1,899,946
Income tax	494,501	385,884	570,105
Profit/(loss) for the period	1,145,543	900,074	1,329,841
Other comprehensive income	8,536	32,180	279,300
Total comprehensive income	1,154,079	932,254	1,609,141
Distributable Profit			
Net profit/(loss) as per profit or loss	1,145,543	900,074	1,329,841
Add/Less: Regulatory adjustment as per NRB Directive	30,620	(130,562)	(661,901)
Free profit/(loss) after regulatory adjustments	1,176,163	769,513	667,940
Ratios			
Capital fund to RWA	78.23%	77.71%	91.68%
Non-performing loan (NPL) to Total loan (As per NRB Directive)	-	0.21%	-
Total loan loss provision to Total NPL (As per NRB Directive)	-	-	-
Cost of Funds	6.51%	6.83%	7.65%
Credit to Deposit Ratio (As per NRB Directive)	65.25%	74.34%	78.83%
Base Rate	6.97%	7.05%	-
Basic Earnings Per Share	5.30	5.56	6.16
Diluted Earnings Per Share	5.30	5.56	6.16

Notes

- The Bank has approved Loan amounting NPR. 41,920 million as of Ashad end, 2082 and the drawdown of the loan shall be as per disbursement schedule.
- Bank has started the practice of implementing base rate from Magh 2081. Average base rate for last three month is 7.00%.
- The Financial Statement has been prepared in accordance with the Interim Financial Reporting format provided in NRB Direction no. 04, NFRS 9-Expected Credit Loss Related Guidelines, 2024 and the principles and policies adopted by the Bank in accordance with NFRS. Further the bank has measured impairment loss on Loans and Advances as per norms prescribed by Nepal Rastra Bank for loan loss provision provided in NRB Direction no. 02, being higher of amount prescribed by Nepal Rastra Bank for loan loss provision and the amount determined as per NFRS 9.
- Previous period figures have been regrouped/rearranged/restated wherever necessary.
- The above figures are subject to change as per the direction of the Regulator/ External auditor.
- The Financial Results has been published in the Bank's website- www.nifrabank.com.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ बमोजिमको विवरण (नियम २६ को उपनियम १ सँग सम्बन्धित)

१. वित्तीय विवरण

- क) बैंकको आ.व. २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण यसै साथ प्रकाशित गरिएको छ ।
ख) प्रमुख वित्तीय अनुपातहरु

प्रति शेयर आमदानी (रु.)	५.३०	प्रति शेयर कुल सम्पत्तिको मूल्य (रु.)	१६१.२८
मूल्य आमदानी अनुपात	५९.९६	तरलता अनुपात (%)	१४६.९२
प्रति शेयर नेटवर्थ (रु.)	११८.८८	सम्पत्तिमा प्रतिफल (%)	२.७९
इक्विटिमा प्रतिफल (%)	४.४९	औसत ईल्ड (%)	७.४२

२. व्यवस्थापकिय विश्लेषण

- क) समिक्षा अवधिमा बैंकले स्वीकृत गरेको परियोजनाहरुमा आवधिक अनुगमन गर्दै थप कर्जा प्रवाह गर्ने क्रम जारी राखेको छ । साथै थप परियोजनाहरु पनि विश्लेषणका अवस्थामा रहेका छन् ।
ख) बैंकले निजि-सार्वजनिक साभेदारी अन्तर्गत निर्माण गर्ने सम्भाव्यता रहेको शहरी पूर्वाधार, औद्योगिक पूर्वाधार र उर्जाका परियोजनाहरुमा SPV model मा लगानी गर्न सरोकारवालासंगको छलफल र अध्ययनको कार्य अगाडी बढाएको छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण

- क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्था विरुद्ध कुनै मुद्दा दायर भएको भए ।
- हालसम्म बैंक विरुद्ध कुनै मुद्दा दायर नभएको ।
ख) संगठित संस्थाको संस्थापक वा संचालकले संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा दायर मुद्दा ।
- यस सम्बन्धि बैंकमा कुनै जानकारी प्राप्त नभएको ।
ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए ।
- यस सम्बन्धि बैंकमा कुनै जानकारी प्राप्त नभएको ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण

समिक्षा अवधिमा शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्य, कुल कारोबार भएको दिन र कुल कारोबार भएको संख्या र शेयर विवरण देहाय बमोजिम रहेको छ ।

अधिकतम मूल्य (रु.)	३१८	कुल कारोबार दिन	६३
न्यूनतम मूल्य (रु.)	२६६	कुल कारोबार संख्या	७१,३२३
असाढ मसान्तको अन्तिम मूल्य (रु.)	२८१।६३	कुल कारोबार शेयर संख्या	२१,७९६,४५२

५. समस्या तथा चुनौती

- क) आन्तरिक समस्या तथा चुनौती
- बैंकको सम्पत्ति तथा दायित्वको बेमेलका कारण उत्पन्न हुने जोखिमको व्यवस्थापन ।
- स्वदेशी तथा विदेशी वित्त बजारबाट दिर्घकालीन प्रकृतीको कम लागतको श्रोत संकलन ।
ख) बाह्य समस्या र चुनौती
- अर्थतन्त्रमा आएको मन्दिका कारण पर्याप्त संख्यामा थप परियोजनाहरुका अवसरहरु नहुनु ।
- नयाँ परियोजनाहरुको लगानीमा बैंक तथा वित्तीय संस्थाहरु बीच तीव्र प्रतिस्पर्धा ।
ग) रणनीति
- ऋण उपकरण र निक्षेप मार्फत स्रोत संकलन एवं पूर्वाधारको सार्वजनिक र निजी परियोजनाहरुमा गरिने कर्जा लगानीमा विविधिकरण ।
- आयआर्जन गर्ने नयाँ क्षेत्रहरु विस्तार तथा ऋण उपकरण मार्फत लगानीको स्रोत परिचालनमा जोड ।
- प्रदेश र स्थानीय सरकार सहितको संलग्नतामा पूर्वाधारको परियोजनाहरुको पहिचान गर्दै सोमा निजि क्षेत्रको लगानी प्रवर्द्धन गर्ने ।
- समग्र जोखिम व्यवस्थापनको आधारभुत पक्षहरुलाई सर्वाधिकरण गर्ने ।

६. संस्थागत सुशासन

- बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका निर्देशन तथा परिपत्रहरुको पूर्ण रुपमा पालना गरिएको छ । संस्थागत सुशासनलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको र संस्थागत सुशासन सम्बन्धी निर्देशन तथा परिपत्रहरुको अक्षरस पालना गरिएको छ ।
- आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्न लेखापरीक्षण समिती (Audit Committee), जोखिम व्यवस्थापन समिती (Risk Management Committee) र सम्पत्ति शुद्धिकरण निवारण समिती (AML/CFT Committee) गठन गरिएको छ । साथै, नेपाल राष्ट्र बैंक, बाह्य तथा आन्तरिक लेखापरीक्षकबाट दिईएका सुझाव तथा निर्देशनहरुलाई कार्यान्वयन गराउनुका साथै आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन व्यवस्थापनलाई सल्लाह र सुझावहरु निरन्तर रुपमा प्रदान गरिएको छ ।
- कारोबारलाई छिटो, छरितो, चुस्त तथा वैज्ञानिक बनाउन तथा अन्य आवश्यक रणनीति तय गर्न व्यवस्थापन समिती (MANCOM), सम्पत्ति/दायित्व व्यवस्थापन समिती (ALCO) र व्यवस्थापन स्तरको कर्जा समिती (Management Credit Committee) लगायतका विभिन्न समितिहरु क्रियासिल रहेका छन् ।
- नियमक निकायहरुबाट प्राप्त हुने निर्देशन, नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदन, आन्तरिक तथा बाह्य लेखापरीक्षण प्रतिवेदनमा औल्याईएका सुझाव तथा निर्देशनहरुलाई यस बैंकले सदैव पालना गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखि काम कारवाही अगाडी बढाउन बैंकका संचालक समिती र व्यवस्थापन प्रतिवद्ध रहेका छन् ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पुर्ण छन् तथा लगानीकर्ताहरुलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाईएको छैन ।



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड
(नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंक)

Krishna Tower, Baneshwor, Kathmandu, Nepal
Tel: 977-01-4794197/4790818
www.nifrabank.com
Email: info@nifrabank.com

